



अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल, काठमाडौं

मिति: २०७५।०८।१३ गते

प्रेस विज्ञप्ति

विषय: आरोप-पत्र दायर गरिएको ।

दैलेख जिल्ला साविक सात्तला गा.वि.स.-१ हाल आठबिस नगरपालिका-२ मा गाविसको गाउँ परिषदबाट आर्थिक वर्ष २०७२।०७३ को बजेटबाट बण्डाली आधारभूत विद्यालयदेखि इलाका स्वास्थ्य चौकीसम्म जोड्ने सडक निर्माणको रकम निर्माण समितिका अध्यक्ष देवेन्द्र विष्टले हिनामिना गरेको भन्ने उजुरी अनुसन्धानको सिलसिलामा संकलित भएका कागज प्रमाणहरूको अध्ययन विश्लेषण गरी हेर्दा उक्त सडक निर्माणमा संलग्न पदाधिकारी आठबिस नगरपालिका-१ का वडा सचिव प्रेमबहादुर खड्का समेतले उक्त सडक निर्माण कार्य लागत इष्टिमेट बमोजिम सम्पन्न भएको छु छैन हेरी यथार्थमा योजना स्थलमा भएको कामको आधारमा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा सो नगरी आफ्नो पदीय दायित्व र जिम्मेवारी बोध नभई लापरवाही गरी लागत इष्टिमेट अनुसारको पुरा काम सम्पन्न नभएको अवस्थामा पनि पूरै काम भएको भनी कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन तथा झुठ्ठा बिल बनाई बढी भुक्तानी दिन सिफारिस गरेको र उक्त सडक निर्माण कार्यका उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र विष्ट समेतले लागत इष्टिमेट अनुसारको पूरा काम सम्पन्न नभएको अवस्थामा सम्झौता बमोजिम काम नगरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुऱ्याएको देखिन आएकोले उक्त कार्यमा संलग्न देहाय बमोजिमका ५ जना ब्यक्तिहरूलाई देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सि.न	नामथर	पद	कार्यालय	बिगो	सजाय मागदावी
१	प्रेम बहादुर खड्का	तत्कालीन वडा सचिव	आठबिस नगरपालिका-१, दैलेख	रु. १,४७,४२०।२०	भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ड) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी
२	कविराम पोखरेल	असिष्टेण्ट सव इन्जिनियर	साविक सात्तला गा.वि.स	रु. १,४७,४२०।२०	"
३	देवेन्द्र विष्ट	उपभोक्ता समितिका अध्यक्ष	सडक निर्माण उपभोक्ता समिति	रु. १,४७,४२०।२०	भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी
४	चेत बहादुर विष्ट	उपभोक्ता समितिका सचिव	सडक निर्माण उपभोक्ता समिति	रु. १,४७,४२०।२०	"
५	विष्णा वि.क	उपभोक्ता समितिका कोषाध्यक्ष	सडक निर्माण उपभोक्ता समिति	रु. १,४७,४२०।२०	"

(रामेश्वर दंगाल)

सह-सचिव एवं प्रवक्ता